

9. (a) Find  $a$  and  $b$  in order that  $\lim_{x \rightarrow 0} \frac{a \sin 2x - b \sin x}{x^3} = 1$ .

4

यदि  $\lim_{x \rightarrow 0} \frac{a \sin 2x - b \sin x}{x^3} = 1$  हय तबे  $a$  ओ  $b$ -एर मान निर्णय करो।

$$\lim_{x \rightarrow 0} \frac{a \sin 2x - b \sin x}{x^3} = 1 \text{ भए } a \text{ अनि } b \text{ को मान निर्णय गर।}$$

- (b) Find the angle through which the axes must be turned so that the equation  $lx - my + n = 0$  ( $m \neq 0$ ) may be reduced to the form  $ay + b = 0$ .

2

$lx - my + n = 0$  ( $m \neq 0$ ) समीकरण्टि घूर्णने द्वारा  $ay + b = 0$  आकारे reduce करते हले प्रयोजनीय घूर्णन कोग एर मान निर्णय करो।

समिकरण  $lx - my + n = 0$  ( $m \neq 0$ ) लाई  $ay + b = 0$  रूपमा परिणत गर्नलाई अक्षहरुलाई कति मात्रको कोणमा घुमाउँनु पठ्ठ, निकाल।

- (c) Show that the envelope of the circles whose centres lie on the rectangular hyperbola  $xy = c^2$  and which pass through its centre is  $(x^2 + y^2)^2 = 16c^2 xy$ .

6

देखो ये  $xy = c^2$  समपराबृत्तेर उपरिस्थित केन्द्रविशिष्ट बृत्तसमूह या उपरोक्त समपराबृत्तेर केन्द्रगामी, ताहार envelope-एर समीकरण  $(x^2 + y^2)^2 = 16c^2 xy$ ।

Rectangular hyperbola  $xy = c^2$  मा केन्द्रित अनि यसको केन्द्रबाट पार हुने वृत्तको परिस्पर्शकि  $(x^2 + y^2)^2 = 16c^2 xy$  हो भनी प्रमाण गर।

- 10.(a) Prove that the spheres  $S_1 = x^2 + y^2 + z^2 + 2u_1x + 2v_1y + 2w_1z + d_1 = 0$  cut the sphere  $S_2 = x^2 + y^2 + z^2 + 2u_2x + 2v_2y + 2w_2z + d_2 = 0$  in a great circle if  $2(u_1u_2 + v_1v_2 + w_1w_2) = 2r_2^2 + d_1 + d_2$ , where  $r_2$  is the radius of the sphere  $S_2 = 0$ .

6

यदि  $S_1 = x^2 + y^2 + z^2 + 2u_1x + 2v_1y + 2w_1z + d_1 = 0$  गोलकटि  
 $S_2 = x^2 + y^2 + z^2 + 2u_2x + 2v_2y + 2w_2z + d_2 = 0$  गोलकके एकटि गुरुबृत्ते (great circle) हेद करे तबे प्रमाण करो ये,  $2(u_1u_2 + v_1v_2 + w_1w_2) = 2r_2^2 + d_1 + d_2$  येखाने  $r_2$  हलो  $S_2 = 0$  गोलकटिर व्यासार्ध।

गोलाकार  $S_1 = x^2 + y^2 + z^2 + 2u_1x + 2v_1y + 2w_1z + d_1 = 0$  ले गोलाकार  $S_2 = x^2 + y^2 + z^2 + 2u_2x + 2v_2y + 2w_2z + d_2 = 0$  लाई तूलो वृत्तमा काट्छ यदि  $2(u_1u_2 + v_1v_2 + w_1w_2) = 2r_2^2 + d_1 + d_2$  हो भनी प्रमाण गर,  $r_2$  गोलाकार  $S_2 = 0$  को व्यासार्ध हो।

- (b) Find the length of the parabola  $y^2 = 16x$  measured from vertex to an extremity of the latus rectum.

6

$y^2 = 16x$  अधिबृत्तिर शीर्षबिन्दु थेके नाभिलम्बेर प्रान्तबिन्दुर दैर्घ्य निर्णय करो।

परिवलय  $y^2 = 16x$  लाई भर्टक्स देखी latus rectum को चरम सम्म नापिएको लम्बाई को मान निकाल।